

अमरगढी नगरपालिकाको आ.व.२०७८/०७९ को बजेट वक्तव्य

यस गरीमामय सभाका सभाध्यक्ष महोदय,

नगर सभा सदस्यज्यूहरू, यस सभाका सदस्य सचिब एवं सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, पत्रकार मित्रहरू र उपस्थित सम्पूर्ण महानुभावहरू

१. कोभीड १९ माहामारीका कारण विश्वजगत नै सिथिल र आक्रान्त भएका बेला हाम्रो देश नेपाल पनि त्यसको सिकार भएको कुरा यहाँहरूलाई अवगत नै छ। यो विषम परिस्थितिका बावजुद पनि हामि आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अधिवेशनमा प्रवेश गरेका छौं। विभिन्न समस्या र चुनौतीको हामि सबैले सामना गर्न परेको यो कठिन परिस्थितिमा पनि उपस्थित हुनु हुने तपाइ सम्पूर्ण महानुभावहरूलाई आभार ब्यक्त गर्दछु। यस कठिन घडीमा पनि यो गरीमामय सभा समक्ष आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न पाउंदा गौरवान्वित भएको छु।

देश सघिय प्रणालीमा गइसकेपछी संवैधानीक ब्यवस्था बमोजिम यसै गरिमामय सभाबाट पांचौं बजेट अधिवेशनमा प्रवेश गरीसकेका छौं।

२. देशमा विभिन्न समयमा भएका परिवर्तन र लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि विभिन्न समयमा भएको आन्दोलनमा आफनो जिवनको अहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनको कठिन परिस्थितिमा पनी अथक योगदान दिने सम्पूर्ण आदरणीय अग्रज राजनीतिज्ञहरू प्रति उच्च सम्मान व्यक्त गर्दछु।

३. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोगका कारण विश्वले एकैपटक मानविय र आर्थिक संकट सामना गर्नु परेको छ। स्वास्थ्य संकटबाट उत्पादन, व्यापार तथा लगानीसम्मको श्रृङ्खला प्रभावित भई विश्व अर्थतन्त्रमा संचकन आउने स्पष्ट संकेत देखिएको छ। विश्व अर्थतन्त्रको आवद्धताको कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा समेत गम्भीर प्रभाव पर्न थालेको छ जसबाट अमरगढी नगरपालिका पनि प्रभावित भएको छ। यस माहामारीबाट विश्वभर करोडौं र नेपालमा लाखौंको सख्यामा सक्रमित भइसकेका छन भने विश्वभर लाखौंले ज्यान गुमाइ सकेको कुरा सर्बव्यतितै छ। त्यसैले म सम्पूर्ण संक्रमितहरूको सु स्वास्थ्यको कामना गर्दै ज्यान गुमाउने प्रति भावपुर्ण श्रदान्जली ब्यक्त गर्दछु। साथै यस रोगकोलागि खोप उत्पादन भई नागरिक सम्म पुर्याउने कार्य भइरहेको र एकै चोटी सवै नागरिकलाई पुरयाउन कठिन भएकाले संपूर्ण महानुभावहरूलाई सावधानि अपनाउनका लागी अनुरोध गर्दै उच्च मनोवलका साथ यो परिस्थितीको सामना गर्ने शक्ती मिलोस भन्ने कामना गर्दछु।

४. आगामी आर्थिक वर्षको बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रहनु पर्दछ भन्नेमा हामि सजकछौं। यस अवस्थामा सबै नेपालीको जीवन रक्षा गर्ने,

भविष्य प्रति आधारयुक्त आशा जगाउने र अर्थतन्त्रको पुनरुत्थान गर्दै तीव्र विकासको बाटोमा लैजाने गरी हामिले छलफल गरी सोही बमोजिम बजेट तर्जुमा गर्ने प्रयास गरेको छु ।

५. मैले बजेट तयार पार्दा नेपालको संविधान, विद्यमान कानूनहरू, पन्ध्रौ योजना र दिगो विकास लक्ष्यहरू, संघीय र प्रदेश सरकार तथा अमरगढी नगरपालिकाको नीति तथा कार्यक्रमहरूलाई आधार बनाएको छु । वजेट तर्जुमाको सिलसिलामा संघ र प्रदेश सरकारले अबलम्बन गरेका आर्थिक नीति, कानून, मार्ग निर्देशन, मापदण्ड तथा परिपत्रहरूका साथै विभिन्न समयमा सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण तथा लेखा परिक्षण, विभिन्न प्रतिवेदन, गुरुयोजनामा औँल्याईएका गहनतम मार्गदर्शन, सुझाव र अध्ययन, अवलोकन भ्रमणबाट बोध भएका व्यवहारिक र वस्तुनिष्ठ सिकाइ तथा सफल अभ्यासलाई समेत ध्यान दिएको छु ।

सभाध्यक्ष महोदय,

अब म गत आर्थिक वर्षको यथार्थ आर्थिक गतिविधिको समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

६. गत आर्थिक वर्ष २०७६/०७७ मा निकास प्राप्त अनुदान रु.४३ करोड ४८ लाख ६२ हजार ६ सय १५ ,खुद आन्तरिक आयरु १ करोड ५१ लाख ३९ हजार ९ सय ८१, भुक्तानी दायित्व तथा संचित कोष मौज्जात रु.४ करोड १ लाख ३७ हजार ९ सय ७८ गरि जम्मा कुल रकम रु. ४३ करोड ४८ लाख ६२ हजार ६ सय ५१ मध्ये खर्च रु.३६ करोड ३७ लाख ८७ हजार ४ सय ३९ भएको थियो । जसमा गत आर्थिक वर्षमा पुरा हुन नसकेका योजना कार्यक्रमलाई सोहि रूपमा निरन्तरता दिई चालु बर्षको बजेटमा समावेश गरिएको कुरा उल्लेख गर्न चाहन्छु ।

सभाध्यक्ष महोदय,

अब म अमरगढी नगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक गतिविधि बजेट कार्यान्वयनको समिक्षा गर्ने अनुमति चाहन्छु ।

७. चालु आर्थिक वर्ष २०७७/०७८ मा कुल खर्च रु. ५५ करोड ४६ लाख ७ हजार हुने अनुमान गरिएकोमा चालु आ.ब. को असार मसान्त सम्मको लागी रु. ६६ करोड ३ लाख ६१ हजार ४ सय ४० खर्च हुने संशोधित अनुमान छ । यसमा चालु खर्च तर्फ रु. ३० करोड ५ लाख १७ हजार ५ सय ४० र पुँजगत खर्च तर्फ रु. ३५ करोड ९८ लाख ४३ हजार ९ सय खर्च हुने संशोधित अनुमान छ ।
८. चालु आर्थिक वर्षमा राजश्व संकलन रु. १ करोड ४० लाख ५० हजार हुने अनुमान गरिएकोमा चालु आ.ब को असार मसान्त सम्ममा रु.१ करोड २० लाख ५० हजार आन्तरिक राजश्व संकलन हुने संशोधित अनुमान छ । जम्मा अनुदान तर्फ आ.ब २०७७/०७८ मा रु. ४७ करोड ५७ लाख ६१ हजार ६३० प्राप्त भएकोमा नेपाल सरकार बाट रु. ३९ करोड ३६ लाख ६२ हजार ३ सय ५६ र प्रदेश सरकारबाट रु. २ करोड ८५ लाख ७५ हजार

८ सय २७ बित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने, प्रदेश सरकार र संघीय सरकार संग राजश्व बाँडफाँडबाट प्राप्त हुने रु.५ करोड ३५ लाख २३ हजार ४ सय ४७ समेत कुल रु.४७ करोड ५७ लाख ६१ हजार ६ सय ३० राजश्व प्राप्त हुने संशोधित अनुमान गरिएको छ ।

सभाध्यक्ष महोदय,

९. अब म चालु आर्थिक वर्षमा कार्यान्वयन भएका केही उल्लेखनिय कार्यहरु निम्न बमोजिम भएको ब्यहोरा यहाँहरु समक्ष पेश गर्ने अनुमति चाहन्छु ।
- क) कोभिड -१९ रोकथाम तथा नियन्त्रणमा लागि नगरपालिका शुरु देखि नै क्रियाशील छ । नगरपालिकाले आन्तरिक स्रोत परिचालनका लागि छुट्टैकोषको व्यवस्था गरि सरकारी,निजी तथा अन्य क्षेत्रबाट प्राप्त हुने रकम सो कोषमा जम्मा हुने र खर्च हुने व्यवस्था मिलाइएको छ । बन्दाबन्दीको अवस्थामा नगरपालिकाको संयन्त्र मार्फत् औषधी खाद्य वस्तु लगायतका अतिआवश्यक उपभोग्य वस्तुको सहज आपूर्ति हुने व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टको स्थापना र सहज आपूर्तिको लागि विभिन्न निकायहरूसंग सहजिकरण गर्नुका साथै नगरपालिकाले नागरिकको सहजताकालागि एम्बुलेन्स संचालनमा ल्याएको छ ।
- ख) स्थानीय तहको गठन र स्थानिय निर्वाचन २०७४ पश्चात जन प्रतिनिधिहरुको उपस्थिति सँगै अमरगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र ११ वटा वडा कार्यालय स्थापना भई २ वटा वडा कार्यालय आफ्नै र थप ३ वटा वडा कार्यालय निर्माणको तयारि गरि सम्बन्धित वडाबाट नै नागरिकलाई सेवा प्रवाहको ब्यबस्था गरिएको छ ।
- ग) सबै वडाहरुमा ग्रामिण सडक स्तरोन्नती, नयाँ टूयाक खोल्ने तथा सडक विस्तारगर्ने कार्य सम्पन्न भएको छ भने केहीमा निरन्तरता रहेको छ । डकले सल्लाघारी र चिम्रिकोट घटाल सडक स्तरउन्तीको क्रममा रहेका छन ।
- घ) पकेट कार्यक्रम मार्फत आलु र गाई भैंसीमा नागरिकहरुको साझेदारीमा कार्यक्रम संचालिन गरिएको छ ।
- ङ) पशु स्वास्थ्यको लागी नि शुल्क औषधी वितरण सम्बन्धीत पशु सेवा केन्द्रहरुबाट निः शुल्क वितरण तथा अन्य पशुपालन लक्षित कार्यक्रमहरु सम्पन्न गरिएको छ ।
- च) स्वास्थ्य सेवामा पहुच नभएका समुदायका लागी थप सामुदायिक स्वास्थ्य संस्था स्थापना गरि कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थाहरुको स्तरोन्नति एवं भौतिक सुबिधा सम्पन्न बनाई स्वास्थ्य सेबालाई प्रभावकारी बनाईएको छ । नगरपालिका भित्रका स्वास्थ्य केन्द्रका गुणस्तर सुधार एवम् स्तरोन्नतिको कार्य सम्पन्न गरिएको छ । मातृ, शिशु र बाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । वडा स्तरमा नै स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएका छन ।
- छ) स्थानिय गैर सरकारी संस्थाको सहकार्यमा नगरपालिका स्तरीय विभिन्न कार्यक्रम तथा महोत्सबहरुको आयोजना गरिएको छ, जसले संस्कृति प्रबर्धन र सामाजिक बिकासमा सकारात्मक प्रभाव दिन सफल भएको छ ।
- ज) अमरगढी नगरपालिका क्षेत्र भित्र प्रस्तावित औधोगिक ग्रामको बिकासका लागी वोलपत्र भईसकेको छ । प्रारम्भिक वातावरणिय परिक्षण तथा बिज्ञहरुको रायको आधारमा वातावरण मैत्री एवम् स्थानिय रोजगारमूलक

लगायतका उद्योगहरू स्थापना गर्न पहल गरिएको छ । र उधम विकासका लागि उद्योग स्थापना कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

झ) सामाजिक तथा आर्थिक क्षेत्रको प्रगति सन्तोसजनक छ । बिद्यालय जाने उमेरका बालबालिकाको भर्ना र बिद्यालय शिक्षा पुरा गर्ने दर बढेको छ । आधारभूत तथा माध्यमिक शिक्षा सहित सबै तहको शिक्षामा लैङ्गिक समानता हासिल भएको छ । प्राथमिक तहको स्थानीय पाठ्यक्रम निर्माण भई लागु गरिएको र थप स्रोत सामग्री निर्माण कार्य जारी रहेको छ ।

ञ) आधारभूत खानेपानी सुबिधाको पहुँच अधिकांस जनसंख्यामा पुगाउनका लागि बिभिन्न प्रयासहरू भएका छन । वडा नं २ र ३ का वस्तिहरूमा पूर्ण खानेपानी पहुँच सुनिश्चित गर्न दहतला खानेपानीय योजना संचालनमा छ ।

ट) सूचना प्रबिधि तथा आम सञ्चारका माध्यमको संख्यात्मक तथा गुणात्मक बिकास भएको छ । नगर क्षेत्र भित्र २ स्थानमा डिस्प्ले बोर्ड र ३ ठाउँमा सुचना केन्द्र स्थापना भएका छन् ।

ठ) वित्तिय सेबाको पहुँच उल्लेखिय बढेको छ । वित्तिय कारोबारमा सुचना प्रबिधिको प्रयोगमा व्यापकता आएको छ ।

१०. उल्लेखित कार्य प्रगति हुँदा हुँदै पनि अमरगढी नगरपालिकाको बिकासका लागि बिभिन्न समस्या चुनौतिहरू विधमान छन । समष्टिगत आर्थिक स्थायित्वका अधिकांस परिसुचकहरू सकारात्मक नै रहेता पनि कोरोना महामारीबाट उत्पन्न परिस्थितिका कारण यी परिसुचकहरू दबावमा परेका छन । भौगोलिक, हावापानी, साँस्कृतिक एवम् सामाजिक विशिष्टताका दृष्टिले विविधता युक्त यो नगरपालिमा बिकासका दृष्टिले सबै बस्ति र समाज समान रुपमा उन्नत छैन् । कठिन भुगोल र तुलनात्मक रुपमा जोखिम युक्त क्षेत्रमा आवागमनमा असहजता, निर्माणको दृष्टिले बढी खर्चिलो र प्राकृतिक दृष्टिले जोखिमयुक्त छ । अमरगढी नगरपालिकाको समग्र बिकासको सन्दर्भमा देखिएका समस्या तथा चुनौतिहरूलाई निम्नानुसार उल्लेख गर्न चाहन्छु ।

क. बिगत केही बर्ष देखी निरन्तर रुपमा हासिल हुँदै आएको आर्थिक बृद्धिदर कोरोना रोगको संक्रमण जोखिम न्युनिकरण गर्न अबलम्बन गरिएका कदमबाट प्रभावित हुने प्रारम्भिक अनुमान छ । पर्यटन, यातायात, उत्पादन मूलक उद्योग र निर्माण तर्फको उत्पादन संकुचित हुने अनुमान छ ।

ख. स्थानिय स्रोतबाट आम्दानि प्रयाप्त नभएको र बिकास योजना तर्जुमा गर्दा प्रचलित कानून र बजेट तर्जुमा दिग्दर्शन लगायतका आधारहरू र चरणबद्ध अबलम्बन हुन नसकेका कारण स साना टुक्रे आयोजनाहरू बनाउने र स्रोतलाइ छरपष्ट पारिने प्रवृत्तिले समग्रमा अनुभव योग्य कुनै परिवर्तन नहुने समस्या रहेको छ । स्रोतलाइ एकीकृत गरी ठुला एवं लाभयुक्त आयोजनाहरू तर्जुमा गरी नागरिकले प्रत्यक्ष अनुभव गर्न सक्ने बिकास कार्यक्रम कार्यान्वयन गरी समाजमा रोजगारी सृजना र सामाजिक एवं आर्थिक बिकासमा टेवा पुर्याउनु चुनौतिपूर्ण देखिन्छ ।

ग. सडक पुल जस्ता भौतिक निर्माणमा नागरिकमा जग्गाको विषयमा विवाद हुने, लाभग्राहिबाट योगदान गर्न नचाहने प्रवृत्तिले बिकासका कार्यमा अवरोध पुगि रहेको देखिन्छ । उपभोक्ता समिति मार्फत

संचालित आयोजनाहरूमा निर्माण सम्बन्धी विशिष्ट ज्ञान र उपकरण नहुदा निर्माण व्यवसायि वा सव कन्ट्र्याक्टर मार्फत कार्य गर्ने प्रवृत्तिले निर्माणमा अस्वस्थ प्रतिस्पर्धा सृजना हुने र सुशासन कायम गर्न चुनौति थपेको छ ।

- घ. उपभोक्ता समितिबाट कार्यान्वयन हुने आयोजनाहरूको सन्दर्भमा उपभोक्ता समितिहरूको दक्षताको अभावका कारण उपभोक्ता समितिहरू समयमा योजना सम्झौता गर्न नआउने, आयोजनाहरू समयमै कार्यान्वयन नहुने र आर्थिक वर्षको अन्त्य सम्म आयोजना सञ्चालन गरी आषाढ मसान्तमा भुक्तानि लिन आउने प्रवृत्ति, उपभोक्ता समितिमा वर्षौं देखि एकै व्यक्तिको उपस्थितिले अन्य उपभोक्ताले अवसर नपाउने र सार्वजनिक परीक्षणको प्रावधानको उचित कार्यान्वयन नगर्ने प्रवृत्तिले आर्थिक अनुशासन कमजोर भई स्रोत दुरुपयोग हुने सम्भावना बढ्ने गरेको छ । उपभोक्ता समितिको क्षमता विकास सार्वजनिक परिक्षणलाई प्रभावकारी गराउन पनि चुनौतिपूर्ण रहेको छ ।

सभाध्यक्ष महोदय,

११. अब म आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन ।

- क) कोरोना माहामारी लगायत सबै प्रकारका रोग र बिपद्दाट नागरिकको जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने ।
- ख) उपलब्ध साधन स्रोत अबसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने ।
- ग) नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपुर्ति मार्फत नगरको लोककल्याणकारी भूमिका बढाउने ।
- घ) सामाजिक, आर्थिक र भौतिक पुर्वाधार बिकास मार्फत समृद्ध नगर निर्माण गर्दै जाने ।

१२. बजेटका उद्देश्यहरू हासिल गर्न मैले देहाय अनुसार क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेको छु ।

- क) कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुस्तरिय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा बिस्तार, सेवाको दायरा बृद्धि र स्वास्थ्य जनशक्ति विकास । नगरका सवै नागरिकलाई कोरोना भ्याक्सिन लगाउने कार्यमा प्रयास ।
- ख) कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम हरूबाट टुटेको उत्पादन र आपूर्ति शृंखलालाई पुनर्स्थापना गर्दै कृषि, उद्योग, पर्यटन, निर्माण लगायतका प्रभावित ब्यबसायको पुनरुत्थान तथा रोजगारी सिर्जना गर्न लघु, घरेलु तथा साना उद्योग स्थापनामा विशेष जोड ।
- ग) नागरिकका लागि काम र रोजगारीका अवसर, खाध्य सुरक्षा, सुरक्षित आवास, सर्वकालीन सामाजिक सुरक्षा र संरक्षण ।

- घ) बिकासको शिघ्र प्रतिफल प्राप्त हुने आगामी बर्ष भित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन ।
- ड) कोरोनाका कारण यस आर्थिक बर्षमा सम्पन्न हुन नसकेका भौतिक निर्माणका योजनाको निरन्तरता ।
- च) गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास निर्माण ।
- छ) गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सुदृढीकरण ।

आगामी बर्षको क्षेत्रगत बजेट विनियोजन गर्दा कोरोनाको रोकथाम गर्दै आर्थिक पुर्नउत्थान हुने, तत्काल प्रतिफल प्राप्त गर्न सकिने, आगामी आर्थिक बर्षमै सम्पन्न हुने, चालु आयोजनाहरूको कार्यान्वयन निरन्तरता सुनिश्चित गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघ र प्रदेश सरकारसंग उच्चतम समन्वय र सहकार्य गर्ने तथा सार्वजनिक, निजि, सहकारी र सामुदायिक क्षेत्रसंगको साझेदारीबाट विकास प्रक्रियालाई अघि बढाउने कार्यक्रम तर्फ जोड दिइएको छ ।

सभाध्यक्ष महोदय,

अब म यिनै उद्देश्य चुनौति र प्राथमिकताका आधारमा अमरगढी नगरपालिकाको आर्थिक वर्ष २०७८।०७९ लागि तयार पारिएको बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा मुख्य केही कार्यक्रमहरूलाई उल्लेख गर्न चाहन्छु ।

- १३. विपन्न नागरिकहरूलाई रोजगारी प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसंग साझेदारी गरि कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु ।
- १४. खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने वालिको पकेट विकास कार्यक्रम संचालन गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनासंग साझेदारी गरि कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु ।
- १५. गाईको साना व्यवसाय प्रवर्धन तथा कृषि उत्पादन वृद्धि गरि पकेट विकास कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरेको छु ।
- १६. लागत साझेदारीमा भैंसी प्रवर्द्धन कार्यक्रम संचालन गरि दुध जन्य वस्तुको उत्पादनलाई वढवा दिन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
- १७. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई वडा कार्यालयहरूबाट Online सेवा प्रवाह गर्ने कार्यक्रम अगाडि बढाईने छ । साथै सामाजिक सुरक्षा संरक्षण कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता वैकिङ् प्रणालि मार्फत वितरण गरिने कार्यलाई निरन्तरता । वडाबाटै राजस्व संकलन गर्ने कार्य अगाडी वढाइएको छ ।
- १८. लैंगिक हिंसा निवारण कोष स्थापना, महिला, वालवालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको तथ्यांक संकलन र अध्यावधिक गर्ने कार्यकोलागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

१९. IUDP/IDP मा आधारित आवास/वस्ती क्षेत्रमा सहरी पूर्वाधार सुधार/निर्माणमा साझेदारी गरि कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको छ ।
२०. सामुदायिक विधालयहरूको शैक्षिक गुणस्तर सुधार गरि पठन पाठनलाई थप गुणस्तरिय वनाउन विधालयहरूमा भौतिक पूर्वाधार निर्माण सुधार र स्वसेवक शिक्षको व्यवस्था गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।
२१. चालु आर्थिक वर्षमा संचालित विधार्थीको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२२. बाल स्वास्थ्य एवं पोषण कार्यक्रमलाई थप प्रभावकारी वनाउन विगतको वहु क्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिइएको छ । ।
२३. कोभिड -१९ रोकथाम तथा नियन्त्रणमा लागि छुट्टै कोषको व्यवस्था गरि सरकारी, निजी तथा अन्य क्षेत्रबाट प्राप्त हुने रकम सोकोषमा जम्मा हुने र खर्च हुने व्यवस्था मिलाइएको छ ।
२४. आधारभूत स्वास्थ्य संस्थाहरूको संचालनका लागि वजेटको व्यवस्था गरिएको छ ।
२५. लघु उद्य विकास मोडेलमा नयां लघु उद्यी सिर्जना गर्न, उद्यीको स्तरोन्नति, साझा सुविधा केन्द्र स्थापना, प्रविधि हस्तान्तरण लगायतका कार्यक्रमहरू साझेदारीमा संचालन र महिला उधमी केन्द्र स्थापना गर्न वजेट विनियोजन गरिएको छ ।
२६. चालु आर्थिक वर्षबाट कार्यान्वयनमा रहेको विपन्न वर्ग स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२७. चालु आर्थिक वर्षबाट साझेदारीमा संचालनमा रहेको अमरगढी पर्यटन पूर्वाधार आयोजनालाई निरन्तरता दिन आवश्यक वजेट व्यवस्था गरिएको छ ।
२८. यस जिल्लाको प्राकृतिक सम्पतिको मुख्य श्रोतको रूपमा रहेको महाभारत क्षेत्रको संरक्षण र सम्बद्धनका लागि आरक्षण क्षेत्र घोषणाका लागि पहल गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
- सभाध्यक्ष महोदय,
२९. अब म आगामि आर्थिक वर्ष २०७८/०७९ मा अमरगढी नगरपालिकाको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्न चाहन्छु ।
३०. चालु आर्थिक वर्षमा आन्तरिक राजश्व रु. १ करोड २० लाख ५० हजार हुने संसोधित अनुमान रहेकोमा यस बजेटद्वारा प्रस्ताव गरिएको कर तथा राजश्व सम्बन्धी नीतिका कार्यान्वयनबाट आगामि आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आन्तरिक राजश्व वृद्धिभई रु. १ करोड ३० लाख संकलन हुने, नेपाल सरकारबाट रु ४० करोड ७४ लाख र प्रदेश सरकारबाट रु १ करोड ७० लाख २३ हजार वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने, संघीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँड बाट प्राप्त हुने रु. ७ करोड ३८ लाख ५० हजार समेत कुल रु. ५१ करोड १२ लाख ७३ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आय श्रोत तर्फका कर दरहरू छुट्टै अनुसूचिमा प्रस्तुत गरेको छु ।

३१. आगामि आर्थिक वर्षमा हुने व्यय तर्फ उपभोग तथा चालु प्रकृतिका कार्यक्रमहरु लगायतका खर्च व्यवस्थापनको लागि कुल रु.३८ करोड १६ लाख ५० हजार चालु तर्फ, पुंजी बृद्धी तथा विभिन्न विकास निर्माणका लागि कुल रु.१२ करोड ९६ लाख २३ हजार पुंजिगत तर्फ विनियोजन गरिएको छ ।

सभाध्यक्ष महोदय,

३२. अन्त्यमा, बजेट तर्जुमा गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु । साथै सबै नगरबासी दिदिबहिनी तथा दाजुभाईलाई हार्दिक धन्यवाद दिंदै सबल, समृद्ध र न्यायपूर्ण नगर निर्माणमा योगदान गर्न आह्वान गर्दछु ।

संगिता भण्डारी

उप-प्रमुख

अमरगढी नगरपालिका

२०७८/०३/१०/५